



मधुवन नगरपालिका

मधुवन राजपत्र

खण्ड: ९

संख्या: ४

प्रमाणीकरण मिति: २०८२/०३/२२

प्रकाशन मिति: २०८२/०३/२३

भाग: १

मधुवन नगरपालिका

मधुवन नगरपालिका नगरसभाको सूचना

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा १ बमोजिम मधुवन नगरपालिकाको नगरसभाबाट मिति २०८२/०३/२२ मा पारित गरेको ऐन सर्वसाधारणको जानकारीको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा ३ बमोजिम प्रकाशन गरिएको छ ।

मधुवन नगरपालिकाको विनियोजन ऐन, २०८२

मधुवन नगरपालिकाको विनियोजन ऐन, २०८२

मधुवन नगरपालिका, बर्दियाको आ.व. २०८२।०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषमा प्रत्यक्ष व्ययभार पर्ने र नपर्ने गरी खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावना: मधुवन नगरपालिका, बर्दिया २०८२/८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम मधुवन नगरपालिका, बर्दियाको नगर सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "मधुवन नगरपालिका, बर्दियाको विनियोजन ऐन, २०८२" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

आर्थिक वर्ष २०८२/८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८२/८३ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त चालू खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. १०३४७०००००/- (अक्षेरूपी एक अर्ब तीन करोड सतचालिस लाख मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

२. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएकोमा रकम आर्थिक वर्ष २०८२/८३ को निमित्त मधुवन नगरपालिका, बर्दियाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनै मा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तिय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू र पुँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा नबढ्ने गरी चालु खर्च शीर्षकबाट चालु खर्च शीर्षक तथा पुँजिगत खर्च शीर्षकमा तथा पुँजिगतबाट पुँजिगत खर्च शीर्षकहरूमा मात्र रकम सार्न सकिनेछ । यसरी सारिएको रकम सभाबाट अनुमोदन गराउनुपर्नेछ ।

(४) यस विनियोजन विधेयकमा समावेश नभई संघीय सरकार तथा प्रदेश सरकारबाट थप भएका रकम यसै विनियोजन विधेयकबमोजिम भएको मानिनेछ ।

(५) सञ्चित कोषमा प्रत्यक्ष व्ययभार पर्ने अनुसूची १ बमोजिम र सञ्चित कोषमा प्रत्यक्ष व्ययभार नभई खर्च हुने रकम अनुसूची २ बमोजिम विनियोजन भएको हुनेछ ।

अनुसूची-१

सञ्चित कोषमा प्रत्यक्ष व्ययभार भई खर्च हुने रकम रु.

क्र.सं.	जम्मा विनियोजित रकम रु.	चालु खर्च	पुँजिगत खर्च
१	७४६७०००००	४७६६१६०००	२७००८४०००

अनुसूची-२

सञ्चित कोषमा प्रत्यक्ष व्ययभार नभई खर्च हुने रकम रु.

क्र.सं.	जम्मा विनियोजित रकम रु.	चालु खर्च	पुँजिगत खर्च
१	२८८००००००	२७०००००००	१८००००००

आज्ञाले,

भेषराज खनाल

प्रमुख प्रशासकीय अधिकृत

मधुवन नगरपालिका